



बेलबारी नगरपालिका  
नगर कार्यपालिकाको कार्यालय  
बेलबारी, मोरङ  
प्रदेश नं. १ नेपाल



☎ ०२१४३४२५९-  
०२१४३४२९३-

आन्तरिक श्रोत असुली सम्बन्धी E-BID बोलपत्र आव्हानको सूचना

(प्रथम पटक प्रकाशित मिति २०७९/०३/१७)

यस बेलबारी नगरपालिकाको तपशिल बमोजिमका स्थानीय पूर्वाधार उपयोग शुल्क लगायत हाटबजारको कर अशुली गर्न आगामी आ.व.२०७९/८० का लागि ठेक्का बन्दोबस्त गर्न आवश्यक भएकोले ईजाजतप्राप्त इच्छुक कम्पनी/फर्महरूले रितपूर्वक विद्युतीय बोलपत्र पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।

तपशिल

सि.नं.	ठेक्काको नाम	ठेक्का नं.	न्यूनतम अंक रु. (भ्याट बाहेक )	फारम दस्तुर रु.	ठेक्काको प्रकार
१	बेलबारी ३ मा लाग्ने मवेशी पशु हाट बजार कर संकलन अशुली	BM/MOR/S/NCB-01-2078/79	४७,००,०००।-	३०००।-	विद्युतीय बोलपत्र
२	किर्तिमान भाउन्ने आमतोला सडक (चिसाड खोला भित्रको बाटो समेत)	BM/MOR/S/NCB-02-2078/79	३०,००,०००।	३०००।-	विद्युतीय बोलपत्र
३	लक्ष्मीमार्ग सोराभाग सडक, बेतना सिमसार बुधबारे सडक, टुन्ड्रे कसेनी सडक, मालपोत कसेनी सडक, बेलबारी फडानी सडक, लालभित्ती केराबारी सिमाना सडक र कसेनी बाहुनी नहर सडक (कृषिजन्य वस्तु बाहेक अन्य व्यापारिक वस्तु ढुवानी गरे बापत)	BM/MOR/S/NCB-03-2078/79	३०,००,०००।	३०००।-	विद्युतीय बोलपत्र

शर्तहरू

- बोलपत्र खरिद गर्न फर्म/कम्पनीले अलग अलग ठेक्काको अलग अलग निमानुसार रु. ३०००।०० को भौचर समावेश गरि कम्पनी/फर्मको ईजाजत पत्र, फर्म/कम्पनीको नवीकरण भएको प्रमाणपत्र, मू.अ.कर दर्ता प्रमाणपत्र र आ.व. २०७७/७८ को लागी कर चुक्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि पेश गर्नु पर्नेछ ।
- बोलपत्रदाताले PPMO को वेबसाइट [http:// bolpatra.gov.np/egp](http://bolpatra.gov.np/egp) मार्फत सूचना प्रकाशित भएको मितिले ३१ औं दिनको १२:०० बजे सम्म अनलाईन दर्ता गरि सोही दिन दिनको २:०० बजे बोलपत्रदाता तथा अन्य प्रतिनिधिहरूको रोहवरमा यस कार्यालयमा खोलिनेछ ।
- बोलपत्रदाताले आफुले कबोल गरेको अंकको ५ प्रतिशत रकम यस कार्यालयको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंक, बेलबारी शाखामा रहेको धरौटी खाता नं.२४३०१००३००००२ मा जम्मा गरेको सक्कलै भौचर वा "क" वर्गको बैंकले जारी गरेको कम्तीमा ९० दिनसम्म म्याद भएको सोही रकम बराबरको बैंक ग्यारेन्टी पत्र बोलपत्रसाथ पेश गर्नु पर्नेछ ।



बेलबारी नगरपालिका  
नगर कार्यपालिकाको कार्यालय  
बेलबारी, मोरङ  
प्रदेश नं. १ नेपाल



☎ ०२१४३४२५९-  
०२१४३४२९३-

५. बोलपत्र सकार गर्ने कम्पनी/फर्मले कबोल अंक बमोजिम रकम सम्झौता अवधिभित्र एकमुष्ट बुझाएमा भ्याट बाहेकको रकममा १०% सम्म छुट दिन सकिनेछ।
६. ठेक्का सम्झौता भएपछि कुनैपनि बन्द हडताल जस्ता कारणले कर छुट वा मिनाहाको लागी कम्पनी/फर्मले दावी गर्न पाउने छैन ।
७. कर तथा सेवा शुल्क नगरपालिकाले तोके बमोजिमको दररेटमा अशुल उपर गर्नु पर्नेछ। अन्यथा बढी रकम अशुल गरेको ठहर भएमा नियमानुसार कारवाही हुनेछ।
८. कर/शुल्क उठाउँदा प्रयोग हुने रसिद नगरपालिकाले तोके बमोजिमको ढाँचामा ठेकेदार आफैले छपाई नगरपालिकाबाट प्रमाणित गराई प्रयोग गर्नु पर्नेछ।
९. हाटबजारमा लाग्ने सरसफाई तथा कर्मचारी सम्बन्धी सम्पूर्ण खर्च तथा अन्य लाग्ने राजश्व फर्म/कम्पनी आफैले वेहोर्नु पर्नेछ ।
१०. दरभाउपत्र फारममा अंक र अक्षर दुवैमा दररेट स्पष्ट लेख्नु पर्नेछ ।
११. यस नगरपालिका अन्तर्गत विगमा बुझाउनु पर्ने ठेक्का बक्यौता, पेशकी बेरुजु रहेको फर्म/कम्पनीले ठेक्कामा सहभागी हुन पाउने छैन तर बोलपत्र खरिद गर्नु अघि उल्लेखित रकम दाखिला गरेमा ठेक्कामा सहभागी हुन बाधा पर्नेछैन ।
१२. म्याद नाघी वा रित नपुगी प्राप्त भएको बोपत्र/दरभाउपत्र उपर कुनै कारवाही हुनेछैन ।
१३. बोलपत्र खरिद गर्ने र दर्ता गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा सो को भोलिपल्ट सोहि समयमा गरिनेछ ।
१४. माथी उल्लेखित शर्त बाहेकको हकमा बेलबारी नगरपालिकाको सार्वजनिक खरीद नियमावली २०७८ तथा प्रचलित ऐन नियम बमोजिम हुनेछ। थप जानकारीको लागी यस कार्यालयमा सम्पर्क राख्न सकिनेछ ।

प्रमुख प्रशासकीय अधिकृत